



नेपाल सरकार

कृषि तथा पशुपन्थी विकास मन्त्रालय
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
परियोजना कार्यान्वयन एकाइ, नुवाकोट



सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५

र सूचनाको हक सम्बन्धी नियमावलिको नियम ३ बमोजिम सार्वजनिक गरिएको
तेश्रो त्रैमासिक २०७१ माघ, फाल्गुण र चैत्रमा सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण

परियोजना कार्यान्वयन एकाइ, नुवाकोट
विदुर न.पा.,-१, ढुङ्गे, नुवाकोट



स्वतः प्रकाशन (Proactive Disclosure)

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको व्यवस्था बमोजिम सूचनाको हक सम्बन्धी ऐन, २०८४ को दफा ५ र सुचनाको हक सम्बन्धी नियमावली, २०८५ मा प्रत्यक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण ३/३ महिना प्रकाशित गर्नु पर्ने कानूनी व्यवस्था छ। यसका लागि ऐन र नियमावलीमा विभिन्न शीर्षक उल्लेख गरिएका छन्। सूचनाको हकको संरक्षण, सम्बद्धन र प्रचलन गर्न यस परियोजना कार्यान्वयन एकाइ, नुवाकोटले २०८१ कार्तिक देखि असोज महिनाको अवधिमा सम्पादित प्रमुख कार्यहरू प्रकाशित गरेका छौं।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना
परियोजना कार्यान्वयन एकाइ, नुवाकोट

मिति: २०८१ माघ २

१. निकायको स्वरूप र प्रकृति

निर्वाहमुखि कृषि क्षेत्रलाई व्यवसायिक प्रतिस्पर्धी र सम्मानजनक व्यवसायको रूपमा विकास गरी रोजगारीको अवसर सिर्जना र देशको समग्र अर्थतन्त्रलाई थथ चलायमान बनाउन आजको आवश्यकता हो। कृषि पेशालाई व्यवसायिक र औद्योगिककरणमा रूपान्तरित गर्दै गरिबि न्युनीकरणको राष्ट्रिय लक्ष्य पुरा गर्नको लागि सबै क्षेत्रले जोड दिनुपर्ने देखिन्छ । खाद्यान्न र उच्च मुल्य पर्ने नगदे बालीहरूको क्षेत्रफल, उत्पादन र उत्पादकत्व आवश्यकता अनुरूप वृद्धि हुन नसक्नुले कृषि वस्तुहरूको आयातमा दिनानुदिन बढोत्तरी हुदै गर्इरहेको र निर्यातको आयतन खुम्च्दै जाँदा देशको कुल व्यापार घाटा असन्तुलित रूपमा बढी रहेको छ। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि उत्पादनको लागि आवश्यक प्राविधि तथा उत्पादन सामाग्री व्यवस्था गर्ने बाली/वस्तु उत्पादनमा यान्त्रिकरण गर्ने, प्रशोधन तथा बजारीकरणको लागी आवश्यक पुर्वाधारहरूको व्यवस्था मिलाउने, देशका विभिन्न क्षेत्रहरूलाई विशिष्टिकृत बालीहरूको क्षेत्र तोकी वालिको व्यवसायिकरण, विविधिकरण र आधुनिकिकरण मार्फत आर्थिक विकास गर्ने उद्देश्यका साथ संघिय सरकार अन्तर्गत प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, नुवाकोट आ.व. २०७३/७४ बाट यस जिल्लामा कार्यान्वयनमा रहेको छ। परियोजना कार्यान्वयन एकाइ, नुवाकोट अन्तर्गत नुवाकोट र रसुवा जिल्ला कार्यक्षेत्र रहेको छ । परियोजना अन्तर्गत संचालनमा रहेका जोनको विवरण यसप्रकार रहेको छ ।

क्र.स.	जिल्ला	जोनको नाम	स्थापना वर्ष	कमाण्ड क्षेत्र
१	नुवाकोट	आलु जोन	२०७३/७४	लिखु गाउँपालिका- वडा नं १ देखि ६, कक्नी गाउँपालिका- वडा नं ८ पञ्चकन्या गाउँपालिका- वडा नं १ र २, सुर्यगढी गाउँपालिका- वडा नं ५ कुल जम्मा वडा संख्या: १०
२		तरकारी जोन	२०७४/७५	कक्नी गाउँपालिका - वडा नं १ देखि ७ सम्म शिवपुरी गाउँपालिका - वडा नं ६, ७ र ८ पञ्चकन्या गाउँपालिका - वडा नं ३, ४ र ५ दुष्वेश्वर गाउँपालिका:- वडा नं ३ र ५ कुल जम्मा वडा संख्या: १५
३		धान जोन	२०७८/७९	लिखु गाउँपालिका- वडा नं १, २, ४, ५ र ६, पञ्चकन्या गाउँपालिका- वडा नं १ र २, शिवपुरी गाउँपालिका- वडा नं ७ र ८, ताँदी गाउँपालिका- वडा नं २, ३, ४ र ५, बेलकोटगढी न.पा वडा- नं १२ र १३ कुल जम्मा वडा संख्या: १५
४		तरकारी जोन (नयाँ)	२०८१/८२	स्यागड गाउँपालिका वडा- नं २, ३, ४, ५, ६ किस्पाड गाउँपालिका वडा- नं १, २, ३, ४ कुल जम्मा वडा संख्या: ९
५	रसुवा	आलु जोन	२०७६/७७	आमाछोदिङ्गमो गाउँपालिका- १, २, ३, ४ र ५ उत्तरगाया गाउँपालिका- १, ४ र ५ नौकुण्ड गाउँपालिका- १, २, ३, ५ र ६ कालिका गाउँपालिका- १, ३, ४ र ५ गोसाईकुण्ड गाउँपालिका- ६ कुल जम्मा वडा संख्या: १८
६		बाखा जोन	२०७८/७९	आमाछोदिङ्गमो गाउँपालिका- वडा नं ३, ४ र ५, उत्तरगाया गाउँपालिका- वडा नं १, २ र ३, नौकुण्ड गाउँपालिका- वडा नं १, ३, ४, ५ र ६, कालिका गाउँपालिका- वडा नं १, २, ३, ४ र ५ गोसाईकुण्ड गाउँपालिका- वडा नं ५ र ६ कुल जम्मा वडा संख्या: १८

यस एकाइको कार्यालय नुवाकोटको सदरमुकाम विदुरनगरपालिका वडा नम्वर १, दुङ्गे, नुवाकोटमा कृषि विकास कार्यालय रहेको भवनमा अवस्थित छ

२. निकायको काम कर्तव्य र अधिकार

- कृषक समुह/कृषि सहकारी/कृषि उद्यमि फर्म तथा जल उपभोक्ता समिति परियोजना कार्यान्वयन एकाइमा सूचीकृत गर्ने
- परियोजनाको कार्यक्रम संचालनको लागी जोन संचालन समन्वय समिति गठन गर्न सहजिकरण गर्ने
- जोन संचालन समन्वय समितिसँग समन्वय गरी वार्षिक तथा बहुवर्षिय योजना तर्जुमा गर्ने
- जोन संचालन समन्वय समितिसँग समन्वय गरी चालु तथा पुँजिगत अनुदानका कार्यक्रमहरु संचालनका लागी अनुदानग्राही कृषकहरुको मापदण्ड तयार गरी उक्त कार्यक्रमहरु संचालन गर्ने
- जोन क्षेत्रमा रहेका र जोन कार्यक्रममा आवद भएका तरकारी/आलु/धान/बाखा व्यवसायी कृषक समुह/कृषि सहकारी/कृषि उद्यमि फर्म/जल उपभोक्ता समिति तथा अगुवा कृषकहरुको तथ्याङ्क अद्यावधिक गर्ने
- जोन क्षेत्रमा तरकारी, हिँउदे तथा वर्षे आलु, वर्षे तथा चैते धान, बाखाको संख्या/क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व, लाभ लागतको अवस्था, जोनमा आवद बाली/वस्तुको आयात निर्यातको अवस्था, रासायनिक मल तथा जैवीक मल, रासायनिक विषादी तथा जैवीक विषादी खपत, कृषि यान्त्रिकरण तथा बाली उत्पादनोपरान्त क्षती तथा प्रयोगको अवस्था र सम्बन्धीत बाली/वस्तुको तथ्याङ्क तथा विवरणहरु अद्यावधिक गर्ने
- बाली/वस्तुको आधुनिक खेति विस्तारको लागी तालिम गोष्ठी, मेला महोत्सव, प्रविधि प्रदर्शनी र भ्रमण कार्यक्रमहरु संचालन गर्ने
- बाली/वस्तुको खेतिको प्रवर्धनका लागी रासायनिक विषादी तथा रासायनिक मलको प्रयोगको नियमित अनुगमन तथा परिक्षण गर्ने
- बाली/वस्तु खेती विस्तारका लागी बाली संरक्षण सेवा, माटो परिक्षण सेवाका साथै अन्य आवश्यक प्राविधिक सहयोग पुर्याउने
- बाली/वस्तु खेती आधुनिक प्रविधिहरु कृषक समक्ष पुर्याउने
- बाली/वस्तु खेती यान्त्रिकरण विस्तारको लागी कृषक समुह/कृषि सहकारी/कृषि उद्यमि फर्म/जल उपभोक्ता समितिहरुलाई कष्टम हायरिड सेन्टर स्थापना तथा संचालनका लागी सहयोग गर्ने
- बाली/वस्तु खेतीको व्यवस्थित बजारीकरणको लागी कृषक समुह/कृषि सहकारी/कृषि उद्यमि फर्म/जल उपभोक्ता समितिहरुलाई बाली/वस्तु संकलन केन्द्र र ढुवानी साधन खरिदको लागी सहयोग गर्ने
- बाली/वस्तु खेतीमा सिंचाईको विस्तारको लागी साना सिंचाईका पुर्वाधार निर्माणमा सहयोग गर्ने
- बाली/वस्तु जन्य उद्योग तथा प्रशोधन उद्योगहरु संचालनका लागी सहयोग गर्ने
- बाली/वस्तु खेतीमा कृषकहरुको उत्प्रेरणा अभिवृद्धि गर्न प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमहरु संचालन गर्ने
- बाली/वस्तु व्यवसाय संचालन गर्न चाहने कृषकहरुका लागी व्यवसाय विकास सेवा उपलब्ध गराउने
- बाली/वस्तु बजारीकरणको लागी कृषक र व्यापारी तथा सरोकारवालाहरु सँग समन्वय गर्ने
- बाली/वस्तु लागी गुणस्तरीय उन्नत वीउ/विरुवा/नक्ष मल तथा अन्य कृषि तथा पशु सामाग्रीको सहज आपुर्ति तथा वितरणको लागी सरकारी तथा नीजि क्षेत्रहरुसँग समन्वय गर्ने
- जोन कार्यक्रम संचालनको लागी उपभोक्ताहरुको सहयोगमा आन्तरिक व्यवस्थापन विधि तयारी गरी लागु गर्ने
- बाली/वस्तु अनुसन्धान प्रसार सेवा र कृषि शिक्षाको सम्बन्ध र पहुँच स्थापना गर्ने
- जोन कार्यक्रम तर्जुमा र कार्यान्वयनसँग समविधित निकायहरु बीच कार्यमुलक समन्वयको व्यवस्था मिलाउने
- परियोजनाको प्रगति तयार गरी तालुक तथा सरोकारवाला निकायहरुमा पठाउने ।

३. परियोजना कार्यान्वयन एकाइ, नुवाकोटको संगठन संरचना तथा कर्मचारी विवरण

व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालनको लागि जिल्लास्तरमा परियोजना कार्यान्वयन एकाइ रहने व्यवस्था बमोजिम नुवाकोट र रसुवा जिल्लामा सञ्चालित जोनहरुको लागी प्रशासनिक एकाइको रूपमा नुवाकोट जिल्ला परियोजना कार्यान्वयन एकाइ रहेको छ। परियोजना व्यवस्थापन एकाइको सिफारिसमा कृषि तथा पशुपन्धी विकास मन्त्रालयबाट नेपाल कृषि सेवा अन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको नेतृत्वमा नेपाल कृषि सेवा अन्तर्गतका राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत, नेपाल कृषि सेवा अन्तर्गतका राजपत्राङ्कित श्रेणी प्राविधिक सहायक/नायब प्राविधिक सहायक र नेपाल प्रशासन सेवाका नायब सुब्बा र लेखापालको दरबन्दी स्वीकृत रहेको छ। जोन विकास कार्यक्रम सञ्चालनको लागी परियोजना कार्यान्वयन एकाइ अन्तर्गत जोन प्राविधिक इकाई रहने व्यवस्था रहेको छ। परियोजना कार्यान्वयन एकाइको दरबन्दी तालिका-१ मा उल्लेख भए बमोजिम वार्षिक स्वीकृत अस्थायी दरबन्दी अनुरूप हुने छ।

तालिका-१: परियोजना कार्यान्वयन एकाइ, नुवाकोटको कर्मचारीको विवरण

प्रमुख (रा.प.द्वि.प्रा. नेपाल कृषि सेवा/समूहकृत नहुने) - १	
प्राविधिक शाखा नुवाकोट	कृषि अधिकृत (रा.प.तृ.प्रा., नेपाल कृषि सेवा) - १ पशु विकास अधिकृत (रा.प.तृ.प्रा. नेपाल कृषि सेवा) - १ प्राविधिक सहायक (रा.प.अनं.प्र.प्रा.) - १ नायब प्राविधिक सहायक/नायब पशु सेवा प्राविधिक (रा.प.अनं.द्वि.प्रा. नेपाल कृषि सेवा)-३
आर्थिक प्रसासन शाखा	लेखापाल (रा.प.अनं.प्र., नेपाल प्रशासन) - १
प्रशासन शाखा	नायब सुब्बा (रा.प.अनं.प्र., नेपाल प्रशासन)- १ हलुका सवारी चालक- १ कार्यालय सहयोगी (करार सेवा)- २
जोन प्राविधिक एकाई, रसुवा	नायब प्राविधिक सहायक/नायब पशु सेवा प्राविधिक: (रा.प.अनं.द्वि.प्रा., नेपाल कृषि सेवा)- २/२

परियोजना कार्यान्वयन एकाइ नुवाकोटको स्वीकृत अस्थायी दरबन्दी तथा पदपूर्तिको अवस्था

क्र.स.	स्वीकृत पद/श्रणी	स्वीकृत दरबन्दी संख्या	पदपूर्ति	रिक्त दरबन्दी	कैफियत
१	वरिष्ठ कृषि अधिकृत, (रा.प.द्वि.प्रा.)	१	१	०	स्थायी
२	कृषि अधिकृत, (रा.प.तृ.प्रा.)	१	१	०	स्थायी
३	पशु विकास अधिकृत (रा.प.तृ.प्रा.)	१	१	०	करार
४	प्राविधिक सहायक (रा.प.अनं.प्र./द्वितीय)	१	०	१	स्थायी
५	लेखापाल (रा.प.अनं.प्र./द्वितीय)	१	१	०	स्थायी
६	नायब सुब्बा (रा.प.अनं.प्र./द्वितीय)	१	०	१	स्थायी
७	नायब प्राविधिक प्राविधिक सहायक (रा.प.अनं.द्वि.प्रा.)	७	६	१	करार
८	हलुका सवारी चालक	१	१	०	करार
९	कार्यालय सहयोगी	३	३	०	करार
	जम्मा	१७	१४	३	

परियोजना कार्यान्वयन एकाइ, नुवाकोटमा कार्यरत कर्मचारी विवरण

क्र.स.	नाम	पद	ठेगाना	सम्पर्क नं.	कैफियत
१	रविन्द्र पौडेल	बरिष्ठ कृषि अधिकृत	सुन्दरवजार न.पा.४, लमजुङ	९८५११२६२१६	स्थायी
१	मित्रलाल पौडेल	कृषि अधिकृत	भरतपुर म.न.पा-१९, चितवन	९८५११०५८५६	स्थायी
२	डा. अनिता सापकोटा	पशु विकास अधिकृत	भरतपुर म.न.पा-१०, चितवन	९८४५४४५४९५	करार सेवा
३	अर्जुन अधिकारी	लेखापाल	बिदुर न.पा.-५, नुवाकोट	९८५११७२७०९	स्थायी
४	मधु न्यौपाने	ओभरसियर	किस्पाड गा.पा.-२, नुवाकोट	९८६६०१९९८५	परामर्श सेवा
५	राजन कुमार डंगोल	ना.प्रा.स.	शिवपुरी गा.पा.-७, नुवाकोट	९८४३४७९५२२	करार सेवा
६	भुवन तिमिल्सिना	ना.प्रा.स.	बिदुर न.पा.-४, नुवाकोट	९८४०८८४०५३	करार सेवा
७	अम्बिका घिमिरे	ना.प्रा.स.	उत्तरगया गा.पा.-५, रसुवा	९८४११५९७९२	करार सेवा
८	सुदिप राना मगर	ना.प.से.प्रा.	भिमफेदी गा.पा.-४, मकवानपुर	९८६०००४४३८	करार सेवा
९	कृपा लामा	ना.प.से.प्रा.	सुर्यगढि गा.पा.-१, रसुवा	९८६२२५३२१५	करार सेवा
१०	बिनोड पाण्डे	ह.स.चा	बिदुर न.पा.-१०, नुवाकोट	९८०३३५१२२६	करार सेवा
११	कल्पना पुडासैनी	का.स.	बेलकोटगढी न.पा.-४, नुवाकोट	९८४९४१२०१७	करार सेवा
१२	निरुता लामिछाने	का.स.	लिखु गा.पा.-१, नुवाकोट	९८६२७३०८२२	करार सेवा
१३	मन्दिरा भण्डारी	का.स.	गोसाइकुण्ड गा.पा.६, रसुवा	९८४१२१९६६१	करार सेवा
१४	जितलाल तामाड	सरसफाइ सहयोगी	कक्नी गा.पा.-४, नुवाकोट	९८४०८२८१२९	परामर्श सेवा

निकायमा रहने कर्मचारीहरूको विवरण

वरिष्ठ कृषि अधिकृत

- परियोजनाको लक्ष्य र उद्देश्य अनुसार एकाइको वार्षिक कार्यक्रमलाई प्रभावकारी रूपमा संचालन गर्ने आफु मातहतका कर्मचारी र जोन संचालन समन्वय समितिलाई परिचालन गर्ने
- मातहतका कर्मचारीको नियमित अनुगमन तथा मुल्यांकन गरी प्राप्त पृष्ठपोषणलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गराउने
- चुस्त दुरुस्त सेवा/टेवा र जोन कार्यक्रमको लक्षित उपलब्धि हासिल गर्नको लागी उपयुक्त आन्तरिक तथा वाह्य कार्य वातावरण सिर्जना गर्ने
- आफु मातहतका कर्मचारीहरूको उत्प्रेरणा अभिवृद्धि गर्दै कार्यसम्पादन स्तरलाई अभिवृद्धि गर्न सहभागितामुलक व्यवस्थापन र उपयुक्त संचार प्रणाली अपनाउने
- विभिन्न शाखाका कर्मचारीहरूलाई पद र क्षमता अनुसारको कार्यविवरण दिई कार्यसम्पादनको मुल्यांकन गर्ने
- सम्बन्धित शाखाको सिफारिसमा भुक्तानि आदेश दिने
- कार्यालयको आर्थिक कारोबारको लागी आदेश दिने
- कर्मचारीहरूको काज र विदा स्वीकृत गर्ने
- कर्मचारी तथा कृषकहरूको गुनासो सुन्ने र प्राप्त गुनासो उपर निर्णय गरी कार्यान्वयन गर्ने
- संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार लगायत सरोकारवाला निकायहरूसँग आवश्यक सहयोग समन्वय र सहकार्य गर्ने
- मातहतका कर्मचारीहरूलाई आवश्यकता अनुसार अधिकार प्रत्यायोजन गर्ने
- एकाइको समग्र गतिविधिहरूमा सुशासन कायम गर्ने
- एकाइको समग्र गतिविधिहरूको नेतृत्व लिने

कृषि अधिकृत

- परियोजनाको लक्ष्य र उद्देश्य अनुसार एकाइको वार्षिक कार्यक्रमलाई प्रभावकारी रूपमा संचालन गर्ने आफु मातहतका कर्मचारी र जोन संचालन समन्वय समितिलाई परिचालन गर्ने
- मातहतका कर्मचारीको नियमित अनुगमन तथा मुल्यांकन गरी प्राप्त पृष्ठपोषणलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गराउने
- चुस्त दुरुस्त सेवा/टेवा र जोन कार्यक्रमको लक्षित उपलब्धि हासिल गर्नको लागी उपयुक्त आन्तरिक तथा वाह्य कार्य वातावरण सिर्जना गर्ने
- आफु मातहतका कर्मचारीहरूको उत्प्रेरणा अभिवृद्धि गर्दै कार्यसम्पादन स्तरलाई अभिवृद्धि गर्न सहभागितामुलक व्यवस्थापन र उपयुक्त संचार प्रणाली अपनाउने
- सम्बन्धीत शाखा मार्फत भुक्तानी सिफारिस गर्ने
- सुचना अधिकारी भै कार्य गर्ने
- खरिद समितिको संयोजक भै आवश्यक कार्य गर्ने
- संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार लगायत सरोकारवाला निकायहरूसँग आवश्यक सहयोग समन्वय र सहकार्य गर्ने
- कृषि ओजेटी तथा स्नातक कृषि इन्टर्नहरूलाई प्रशिक्षण परिचालन गर्ने
- एकाइको समग्र गतिविधिहरूमा सुशासन कायम गर्ने
- एकाइको समग्र गतिविधिहरूको नेतृत्व लिने

पशु विकास अधिकृत

- परियोजनाको लक्ष्य र उद्देश्य अनुसार एकाइको वार्षिक कार्यक्रमलाई प्रभावकारी रूपमा संचालन गर्ने
- आफु मातहतका कर्मचारी र जोन संचालन समन्वय समितिलाई परिचालन गर्ने
- मातहतका कर्मचारिको नियमित अनुगमन तथा मुल्यांकन गरी प्राप्त पृष्ठपोषणलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गराउने
- संचालित कार्यक्रमहरूको नियमित अनुगमन तथा मुल्यांकन गरी प्राप्त पृष्ठपोषणलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गराउने
- चुस्त दुरुस्त सेवा/टेवा र जोन कार्यक्रमको लक्षित उपलब्धि हासिल गर्नको लागी उपयुक्त आन्तरिक तथा वाह्य कार्य वातावरण सिर्जना गर्ने

सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५ र नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

- आफु मातहतका कर्मचारीहरुको उत्प्रेरणा अभिवृद्धि गर्दै कार्यसम्पादन स्तरलाई अभिवृद्धि गर्न सहभागितामुलक व्यवस्थापन र उपयुक्त संचार प्रणाली अपनाउने
- सम्बन्धीत शाखा मार्फत भक्तानी सिफारिस गर्ने
- संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार लगायत सरोकारवाला निकायहरुसँग आवश्यक सहयोग समन्वय र सहकार्य गर्ने
- एकाइको समग्र गतिविधिहरुमा सुशासन कायम गर्ने
- एकाइको समग्र गतिविधिहरुको नेतृत्व लिने

नायब प्राविधिक सहायक/नायब पशु सेवा प्राविधिक

शाखा प्रमुखको प्रत्यक्ष सम्पर्क तथा नियन्त्रणमा रही तपशिलका कार्यहरु गर्ने

- सम्पुर्ण चालु अनुदान, पुँजिगत अनुदानका कार्यक्रमहरु र अन्य प्राविधिक कार्यक्रमहरु प्रभावकारी रूपमा संचालन गर्न शाखा प्रमुखलाई सहयोग गर्ने
- जोन संचालन समन्वय समितिसँग समन्वय गरी यस एकाइका तालिम, गोष्ठि, स्थलगत प्रयोगशाला सेवा, मेला महोत्सव तथा प्रदर्शनीहरु लगायतका कार्यक्रमहरु संचालन गर्न सहयोग गर्ने
- वार्षिक तथा बहुवर्षिय योजना तर्जुमा गर्न आवश्यक तथ्याङ्कहरुको संकलन तथा अद्यावधिक गर्ने
- मासिक तथा त्रैमासिक लगायतका विभिन्न प्रकारका प्रगतिहरु तथारीका लागी आवश्यक तथ्याङ्क तथा प्रतिवेदनहरु संकलन तथा तयारी गर्ने
- कार्यालयको वार्षिक पुस्तिका तथा प्रोफायल प्राविधिक पुस्तिका र प्रचार प्रसार सामाग्री तयार गर्न सहयोग गर्ने
- साना सिंचाई, भकारो सुधार तथा कष्टम हायरिड सेन्टर स्थापना तथा संचालन लगायतका पुँजीगत अनुदानका कार्यक्रमहरु प्रभावकारी रूपमा संचालन गर्न आवश्यक स्थलगत निरिक्षण तथा अनुगमन गर्ने र कार्यक्रमको विल भरपाई, स्थलगत कार्य सम्पन्न प्रतिवेदन तथा तस्विरहरु चुस्तदुरुस्त रूपमा राख्ने
- जोन क्षेत्रको बाली/वस्तुको व्यवसायको वार्षिक तथा बहुवर्षिय योजना तयार गर्ने आवश्यक तथ्याङ्क तथा जानकारीहरुको अभिलेख तयार तथा अद्यावधिक गर्ने
- विभिन्न तालिम तथा गोष्ठिहरुमा सहजकर्ताको भुमिका निर्वाह गर्ने
- तालुक निकाय तथा अन्य सरोकारवाला निकायहरुवाट माग भए अनुसारका सुचना तथ्याङ्क प्रतिवेदन लगायतका विवरणहरु समयमै उपलब्ध गराउन सहयोग गर्ने
- कार्यालयका लाभान्वित कृषकहरुको लैङ्गिक तथा जातिय विवरण अद्यावधिक गर्ने
- कार्यालयवाट संचालन भएका स्थलगत प्रदर्शनीका आवश्यक तथ्याङ्कहरु राख्ने
- बाली/वस्तुको उत्पादन सम्बन्धी उन्नत प्रविधिहरु कृषकहरु समक्ष पुर्याउने
- कृषकहरुको समग्र कृषि बालीमा देखापने रोग, कीरा लगायतका विभिन्न समस्याहरुको समाधान गर्न कृषकहरुलाई प्राविधिक सल्लाह दिने
- कार्यालयको कार्यक्रम, नीति, योजना, रणनीति र कार्यविधि बारे कृषकहरुलाई जानकारी गराउने
- सहायक स्तरीय तालिम, गोष्ठि, सेमिनार तथा गोष्ठिहरुमा सहभागी हुने
- कार्यालयका अनुदानग्राही कृषक समुह, कृषि सहकारी, कृषि उद्यमि फर्म, जल उपभोक्ता समिति तथा अगुवा कृषकहरुको तथ्याङ्क अद्यावधिक गरी फ्लेक्स तयार गर्ने
- कार्यालयका महत्वपूर्ण कागजात सूचना तथा जानकारीहरु फायल गरी चुस्तदुरुस्त राख्ने
- कार्यालयको पोष्टर, लिफलेट, पम्पलेट, बुकलेट लगायत प्राविधिक प्रकाशनहरु र जोन प्रोफायल तयारी गर्न लेख, रचना, तस्विरहरु र तथ्याङ्क उपलब्ध गराउने
- जोन क्षेत्रको नियमित अनुगमन तथा निरिक्षण गरी कार्यालयमा प्रतिवेदन पेश गर्ने
- कृषि ओजेटी तथा स्नातक कृषि इन्टर्नहरुको प्रशिक्षण तथा परिचालनमा सहजिकरण गर्ने
- आफूभन्दा माथिल्लो तहका कर्मचारीहरुले लाए अहाएको अन्य कार्यहरु गर्ने

नायव सुब्बा

- कर्मचारीहरुको दैनिक हाजिरि, विदा, काज र चिठिपत्रहरु दर्ता चलानी लगायत कार्यालयका दैनिक सामान्य प्रशासनका कार्यहरु संचालन गर्ने
- कर्मचारीहरुको बैयक्तिक विवरण तथा कार्य सम्पादन मुल्यांकन अद्यावधिक गरी राख्ने तथा पठाउने र कर्मचारीहरुको सम्पत्ति विवरण भर्न लगाई समयमै पठाउने व्यवस्था गर्ने
- कार्यालयको जिन्सिहरुको श्रेस्ता अद्यावधिक गरी सुरक्षित राख्ने र नियमित रूपमा जिन्सि निरिक्षण गर्ने गराउने
- कार्यालयको खरिद आदेश दाखिला तथा दाखिला प्रतिवेदन समयमै तयार गर्ने तथा अद्यावधिक गर्ने
- कार्यालय र कार्यालयका कार्यक्रम संचालनका लागी विभिन्न प्रकृतिका टिप्पणिहरु उठान गरी टुङ्गो लगाउने
- कार्यालयको दरबन्दि विवरण, रिक्त कर्मचारी लगायतको विवरण अद्यावधिक गर्ने र तालुक निकाय तथा सरोकारवाला निकायहरुमा आवश्यकता अनुसार पठाउने व्यवस्था मिलाउने
- कार्यालयको भौतिक चल, अचल सम्पत्तिको श्रेस्ता अद्यावधिक गरी सुरक्षित साथ राख्ने
- कार्यालयका सवारी साधनहरुको विलेवुक तथा विमाको नविकरण तथा अद्यावधिक गर्ने
- कार्यालयका जिन्सिहरुको आवश्यकता अनुसार लिलाम विकिको व्यवस्था मिलाउने
- कार्यालय प्रमुख तथा आफु भन्दा माथिका कर्मचारीहरुले लाए अहाएको कामहरु गर्ने

लेखापाल

कार्यालय प्रमुख (वरिष्ठ कृषि अधिकृत) को प्रत्यक्ष नियन्त्रण र सम्पर्कमा रहि निम्न कार्य गर्ने

- आर्थिक प्रशासन सम्बन्धी राय सुझाव पेश गर्ने
- लेखा परिक्षण गराउने
- बेरुजु लगत राख्ने, बेरुजु हुन नदिन पहल गर्ने र बेरुजु सम्परिक्षण तथा फछ्यौट गराउने
- बजेट तथा कार्यक्रम तर्जुमा कार्यमा आवश्यक सुझाव दिने तथा सहयोग गर्ने
- बजेट निकासा माग गर्ने र मितव्ययी तरिकाले बजेट खर्च गर्ने
- आर्थिक कारोबारको श्रेस्ता चुस्तदुरुस्त राख्ने
- मासिक तथा त्रैमासिक वार्षिक प्रगति प्रतिवेदन तथारीमा सुझाव दिने तथा सहयोग गर्ने
- तालुक निकाय लगायत सम्बन्धीत अन्य निकायवाट माग भएका लेखा सम्बन्धीत दिन आवश्यक भएका विवरणहरु सूचना अधिकारी मार्फत उपलब्ध गराउने
- आर्थिक प्रशासन सम्बन्धी कामहरु गर्ने
- कार्यालय प्रमुख र आफुभन्दा माथिल्लो तहका कर्मचारिले लाए अहाएको अन्य कार्य गर्ने र पाएको जिम्मेवारी निर्वाह गर्ने

सब-ईन्जिनियर

- शाखा प्रमुखको प्रत्यक्ष सम्पर्क तथा नियन्त्रणमा रही तपशिलका कार्यहरु गर्ने
- निर्णय भएका कृषक समुह/कृषि सहकारी/कृषि उद्यमि फर्महरुले निर्माण सम्बन्धी गर्ने क्रियाकलापहरुको समयमा नै फिल्डको उपयुक्तता हेरी लागत अनुमान तयार गर्ने
- सम्पन्न क्रियाकलापहरुको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने
- कार्यालय प्रमुख र आफुभन्दा माथिल्लो तहका कर्मचारीले लाए अहाएको अन्य कार्य गर्ने र पाएको जिम्मेवारी निर्वाह गर्ने

हलुका सवारी चालक

- सवारी साधन चुस्त दुरुस्त राख्ने
- कार्यालयको सवारी साधन नियमित रूपमा सरसफाई गर्ने
- कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरुलाई समयमै सुरक्षित रूपमा सम्बन्धीत ठाँउमा पुर्याउने र ल्याउने

सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५ र नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

➤ कार्यालयका सामाग्रिहरु सम्बन्धीत ठाँउमा दुवानी गरी सम्बन्धीत व्यक्तिलाई जिम्मा लगाउने

➤ आफुभन्दा माथिल्लो तहका कर्मचारीहरूले लाए अहाएको अन्य काम गर्न

कार्यालय सहयोगी

➤ दैनिक रूपमा कार्यालय खोल्ने र बन्द गर्ने

➤ कार्यालयका विभिन्न शाखाका कार्यकक्षहरु तथा कार्यालय परिसरमा दैनिक सरसफाई गर्ने

➤ कार्यालयको टेलिफोन उठाउने तथा रेखदेख गर्ने

➤ कार्यालयमा प्राप्त भएका चिठिपत्रहरु बुझ्ने/बुझाउने तथा कार्यालयबाट पठाउनुपर्ने चिठिपत्रहरु हुलाक लगायत विभिन्न माध्यमबाट समयमा नै पुर्याउने

➤ सार्वजनिक विदाको दिन कार्यालयको नियमित पालो पहरा तथा रेखदेख गर्ने

➤ आफुभन्दा माथिल्लो तहका कर्मचारीहरूले लाए अहाएको अन्य काम गर्ने

सरसफाई सहयोगी

➤ कार्यालयका विभिन्न शाखाका कार्यकक्षहरु तथा कार्यालय परिसरमा दैनिक सरसफाई गर्ने

➤ कार्यालयको टेलिफोन उठाउने तथा रेखदेख गर्ने

➤ कार्यालयमा प्राप्त भएका चिठिपत्रहरु बुझ्ने/बुझाउने तथा कार्यालयबाट पठाउनुपर्ने चिठिपत्रहरु हुलाक लगायत विभिन्न माध्यमबाट समयमा नै पुर्याउने

➤ सार्वजनिक विदाको दिन कार्यालयको नियमित पालो पहरा तथा रेखदेख गर्ने

➤ आफुभन्दा माथिल्लो तहका कर्मचारीहरूले लाए अहाएको अन्य काम गर्ने

४. निकायवाट प्रदान गरिने सेवा



नेपाल सरकार
कृषि तथा पशुपन्ची विकास मन्त्रालय
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना
परियोजना कार्यान्वयन एकाइ, नुवाकोट

कार्यसेवा: नुवाकोट र रसुवा

क्र.सं.	प्रदान गरिने सेवा सुविधाहरूको विवरण	आवश्यक पर्ने कागजात	काम सम्पन्न हुन लाग्ने अवधि	सम्बन्धीत शाखा	जिम्मेवार कर्मचारी	गुनासी सुन्ने अधिकारी
१.	कृषक समुह/ कृषि सहकारी/कृषि उद्यमी फर्म सुचिकृत गर्ने	<ul style="list-style-type: none"> रितपुर्वक भरिएको फारम/निवेदन (निवेदनमा रु १० को टिकट टाँसेको हुनुपर्ने), समूह/सहकारीको हकमा निर्णयको प्रतिलिपि नागरिकताको प्रतिलिपि, संस्था दर्ता/नविकरण प्रमाणपत्रको प्रतिलिपि, प्यान दर्ताको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र संस्थाको छाप, जरगा धनिपुर्जाको प्रतिलिपि (जरगा भाडामा भए कम्तिमा ५ वर्षको भाडा सम्झौताको प्रतिलिपि) सचनामा उल्लेखित अन्य कागजात 	निवेदन दिएको दिन	प्रविधि विस्तार शाखा	कृषि अधिकृत/नायव प्राविधिक सहायक/नायव पशुसेवा प्राविधिक	वरिष्ठ कृषि अधिकृत
२	परियोजना प्रचार प्रसार सामग्री र प्रविधि पुस्तिका वितरण	मौखिक वा लिखित निवेदन माग	तुरन्तै	प्रविधि विस्तार शाखा	"	वरिष्ठ कृषि अधिकृत
३	बाली तथा वस्तुको उत्पादकत्व निर्धारण	सूचीकृत भएको हुनुपर्ने, निवेदनमा रु १० को टिकट टाँसेको	७ दिन	प्रविधि विस्तार शाखा	कृषि अधिकृत/नायव प्राविधिक सहायक	वरिष्ठ कृषि अधिकृत
४	योजना समझौता गर्ने	निवेदन, नागरिकताको प्रतिलिपि, जरगा धनिपुर्जाको प्रतिलिपि (जरगा भाडामा भए कम्तिमा ५ वर्षको भाडा सम्झौताको प्रतिलिपि), कृषक समुह/कृषि सहकारी/कृषि उद्यमी फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, बडा कार्यालय र जोन संचालन समन्वय समितिको सिफारिस, कृषक समुह/कृषि सहकारीको निर्णयको प्रतिलिपि, योजनाको लागत अनुमान प्रतिवेदन	निवेदन दिएको दिन	प्रविधि विस्तार शाखा	"	वरिष्ठ कृषि अधिकृत
५	साना सिंचाई पुर्वाधार निर्माण तथा मर्मत संभार	<ul style="list-style-type: none"> रितपुर्वक भरिएको फारम/निवेदन (निवेदनमा रु १० को टिकट टाँसेको हुनुपर्ने), समूह/सहकारीको हकमा निर्णयको प्रतिलिपि नागरिकताको प्रतिलिपि, संस्था दर्ता/नविकरण प्रमाणपत्रको प्रतिलिपि, प्यान दर्ताको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र संस्थाको छाप, जरगा धनिपुर्जाको प्रतिलिपि (जरगा भाडामा भए कम्तिमा ५ वर्षको भाडा सम्झौताको प्रतिलिपि) सचनामा उल्लेखित अन्य कागजात 	त्रैमासिक कार्य लक्ष्य अनुसार	प्रविधि विस्तार शाखा	कृषि अधिकृत/नायव प्राविधिक सहायक/सव इन्जिनियर	वरिष्ठ कृषि अधिकृत
६	जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग	<ul style="list-style-type: none"> रितपुर्वक भरिएको फारम/निवेदन (निवेदनमा रु १० को टिकट टाँसेको हुनुपर्ने), समूह/सहकारीको हकमा निर्णयको प्रतिलिपि नागरिकताको प्रतिलिपि, संस्था दर्ता/नविकरण प्रमाणपत्रको प्रतिलिपि, प्यान दर्ताको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र संस्थाको छाप, जरगा धनिपुर्जाको प्रतिलिपि (जरगा भाडामा भए कम्तिमा ५ वर्षको भाडा सम्झौताको प्रतिलिपि) सचनामा उल्लेखित अन्य कागजात 	त्रैमासिक कार्यक्रम अनुसार	प्रविधि विस्तार शाखा	कृषि अधिकृत/नायव प्राविधिक सहायक	वरिष्ठ कृषि अधिकृत
७	तरकारी/आलु/धान/बाखा खेती सम्बन्धी विज्ञ सेवा	मौखित तथा लिखित निवेदन वा जानकारी	कार्य प्रकृति हेरी ३ दिन भित्र	प्रविधि विस्तार शाखा	कृषि अधिकृत/पशु विकास अधिकृत/नायव प्राविधिक सहायक	वरिष्ठ कृषि अधिकृत
८	प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायिक उत्पादन कार्यक्रम संचालन अनुदान निरन्तरता	<ul style="list-style-type: none"> निवेदन, (निवेदनमा रु १० को टिकट टाँसेको हुनु पर्ने) सम्बन्धीत प्राविधिक शिक्षालयमा कृषि विषयमा पठनपाठन भएको हुनुपर्ने, २५ प्रतिशत लागत सहभागितामा सहभागी हुनुपर्ने प्रतिवद्दता पत्र, कार्यविवरणको लागत अनुमान प्रतिवेदन 	त्रैमासिक कार्य लक्ष्य अनुसार	प्रविधि विस्तार शाखा	कृषि अधिकृत/नायव प्राविधिक सहायक/सव इन्जिनियर	वरिष्ठ कृषि अधिकृत
९	राष्ट्रिय धान विवस मनाउने	आवश्यकता अनुसार	त्रैमासिक कार्य लक्ष्य अनुसार	प्रविधि विस्तार शाखा	कृषि अधिकृत/नायव प्राविधिक सहायक	वरिष्ठ कृषि अधिकृत
१०	बाली संरक्षण सेवा	आवश्यकता अनुसार	त्रैमासिक कार्य लक्ष्य अनुसार	प्रविधि विस्तार शाखा	"	वरिष्ठ कृषि अधिकृत
११	प्याकेजिङ, लेवलिङ, पोष्टहार्भेष्टमा सहयोग	<ul style="list-style-type: none"> रितपुर्वक भरिएको फारम/निवेदन (निवेदनमा रु १० को टिकट टाँसेको हुनुपर्ने), समूह/सहकारीको हकमा निर्णयको प्रतिलिपि 	त्रैमासिक कार्य लक्ष्य अनुसार	प्रविधि विस्तार शाखा	कृषि अधिकृत/नायव प्राविधिक सहायक	वरिष्ठ कृषि अधिकृत

सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५ र नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

क्र.सं.	प्रदान गरिने सेवा सुविधाहरूको विवरण	आवश्यक पर्ने कागजात	काम सम्पन्न हुन लाग्ने अवधि	सम्बन्धीत शाखा	जिम्मेवार कर्मचारी	गुनासो सुन्ने अधिकारी
		• नागरिकताको प्रतिलिपि, संस्था दर्ता/नविकरण प्रमाणपत्रको प्रतिलिपि, प्यान दर्ताको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र • संस्थाको छाप, जग्गा धनिपुर्जाको प्रतिलिपि (जग्गा भाडामा भए कम्तिमा ५ वर्षको भाडा सम्झौताको प्रतिलिपि) • सूचनामा उल्लेखित अन्य कागजात				
१२	१ रोपनीमा स्थायी प्लाईटिक घर निर्माण	"	त्रैमासिक कार्य लक्ष्य अनुसार	प्रविधि विस्तार शाखा	कृषि अधिकृत/नायव प्राविधिक सहायक/सब इन्जिनियर	वरिष्ठ कृषि अधिकृत
१३	स्थायी प्लाईटिक टनेल निर्माण	"	"	प्रविधि विस्तार शाखा	"	वरिष्ठ कृषि अधिकृत
१४	जोन प्रभाव क्षेत्रमा आलुको विजवृद्धि कार्यक्रम सहयोग	"	"	प्रविधि विस्तार शाखा	कृषि अधिकृत/नायव प्राविधिक सहायक	वरिष्ठ कृषि अधिकृत
१५	आलु चिप्स उद्योग स्थापना अनुदान सहयोग	"	"	प्रविधि विस्तार शाखा	कृषि अधिकृत/नायव प्राविधिक सहायक/सब इन्जिनियर	वरिष्ठ कृषि अधिकृत
१६	धानको उन्नत प्रविधि तथा सिकाइ केन्द्र स्थापना कार्यक्रम	"	"	प्रविधि विस्तार शाखा	"	वरिष्ठ कृषि अधिकृत
१७	धान प्रवर्धन कार्यक्रम	"	"	प्रविधि विस्तार शाखा	कृषि अधिकृत/नायव प्राविधिक सहायक	वरिष्ठ कृषि अधिकृत
१८	बीउ उत्पादन प्रवर्धन कार्यक्रम	"	"	प्रविधि विस्तार शाखा	"	वरिष्ठ कृषि अधिकृत
१९	भेडा/बाखा श्रोत केन्द्र स्थापना सहयोग	"	"	प्रविधि विस्तार शाखा	"	वरिष्ठ कृषि अधिकृत
२०	घाँसको श्रोत केन्द्र स्थापना सहयोग कार्यक्रम	"	"	प्रविधि विस्तार शाखा	पशु विकास अधिकृत/ नायव पशु सेवा प्राविधिक	वरिष्ठ कृषि अधिकृत
२१	बाखापालन कृपकलाइ घाँसवाली प्रवर्धन कार्यक्रम	"	"	प्रविधि विस्तार शाखा	"	वरिष्ठ कृषि अधिकृत
२२	लक्षित जोनमा पशु नक्ष सुधार तथा उत्पादन वृद्धि कार्यक्रम	"	"	प्रविधि विस्तार शाखा	"	वरिष्ठ कृषि अधिकृत
२३	उन्नत प्रविधिको बाखा खोर निर्माणको लागी अनुदान	"	"	प्रविधि विस्तार शाखा	"	वरिष्ठ कृषि अधिकृत
२४	बाखा खोर सुधार/निर्माण सहयोग	"	"	प्रविधि विस्तार शाखा	"	वरिष्ठ कृषि अधिकृत
२५	पशु वधशाला निर्माण/मासु पसल स्थापना/सुधार कार्यक्रम	"	"	प्रविधि विस्तार शाखा	"	वरिष्ठ कृषि अधिकृत
२६	स्थानीय आलु प्रवर्धन कार्यक्रम	"	"	प्रविधि विस्तार शाखा	कृषि अधिकृत/नायव प्राविधिक सहायक	वरिष्ठ कृषि अधिकृत
२७	चैते धानको क्षेत्रफल विस्तार कार्यक्रम	"	"	प्रविधि विस्तार शाखा	"	वरिष्ठ कृषि अधिकृत
२८	व्यवसायिक प्याज प्रवर्धन कार्यक्रम	"	"	प्रविधि विस्तार शाखा	"	वरिष्ठ कृषि अधिकृत

जेष्ठ नागरिक, अपाङ्ग तथा महिलाहरूलाई सेवा प्रवाहमा प्राथमिकता दिइनेछ। फोन नं. ०१०-५६०२१६, ०१०-५६०४००, ०१०-५६१८४९

Email: pmamp.piu.nuwakot@gmail.com Website: <https://piunuwakot.pmamp.gov.np/>

सूचना अधिकारी: मित्रलाल पौडेल (९८५९९०५८५६)

कार्यालय प्रमुख: रविन्द्र पौडेल (९८५९९२६२९६)

५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी/शाखाको व्यवस्थापन भएको/नभएको

क्र.स.	शाखा	जिम्मेवार अधिकारी	कैफियत
१.	प्रविधि विस्तार शाखा	कृषि अधिकृत/पशु सेवा अधिकृत/नायव प्राविधिक सहायक	
२.	प्रशासन तथा स्टोर शाखा	नायव सुव्वा	
३.	आर्थिक प्रशासन शाखा	लेखापाल	
४.	प्राविधिक शाखा	सब इन्जिनियर	

६. सेवा प्रदान गर्ने लाने दस्तुर र अवधि

- प्राविधिक सेवा- निशुल्क
- साना सिंचाई निर्माण तथा मर्मत संभार/स्थायी प्लाष्टिक घर निर्माण/बाखा खोर निर्माण/कृषि यान्त्रिकरण सहयोग/निःशुल्क

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

- कुनै विषयमा समस्या वा सवालको उठान एकाइका नायव प्राविधिक सहायक/नायव पशुसेवा प्राविधिक/नायव सुब्बावाट भै उक्त विषयमा कृषि अधिकृत/पशु विकास अधिकृत/लेखापालको समाधानको राय सहित कृषि अधिकृत समक्ष पुर्याइन्छ । कृषि अधिकृतबाट समस्याको विश्लेषण र विकल्पहरूको पहिचान हुन्छ र वरिष्ठ कृषि अधिकृत समक्ष पेश हुन्छ । वरिष्ठ कृषि अधिकृतबाट उपलब्ध विकल्पहरू मध्येबाट उत्तम विकल्पको छनौट गरी कार्यान्वयन गर्न आदेश हुन्छ ।
- सरकारी निर्णय प्रक्रिया सरलिकरण निर्देशिका २०६५ एवं सूचनाको हक सम्बन्धी ऐन २०६४ लगायत प्रचलित कानुन वमोजिम
- निर्णय गर्ने अधिकारी: वरिष्ठ कृषि अधिकृत

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी: वरिष्ठ कृषि अधिकृत

एकाइका कार्यक्रम/गतिविधि तथा निर्णय उपर चित नबुझ्ने वा जिजासा राख्ने व्यक्ति/समुह वा संस्थाले कार्यालय समयमा एकाइमा लिखित तथा मौखिक निवेदन पेश गरे पश्चात उक्त निवेदन वरिष्ठ कृषि अधिकृत समक्ष पुगदछ । वरिष्ठ कृषि अधिकृतले उक्त निवेदन उपर आवश्यक जाँचवुङ्ग तथा सोधखोजको लागि कृषि अधिकृतलाई तोक आदेश हुन्छ । उक्त आदेशको विस्तृत अध्ययन र विश्लेषणका लागि प्रभावित व्यक्तिको पहिचान र क्षतीको मुल्यांकन गर्नका लागि कृषि अधिकृतबाट प्राविधिक सहायक/नायव सुब्बालाई तोक आदेश हुन्छ । उक्त आदेश उपर विस्तृत सोधखोज सहित प्रभावित व्यक्ति/समुहको पहिचान र क्षतीको मापन गरी आवश्यक राय सहितको विवरण पुनः कृषि अधिकृत समक्ष पेश हुन्छ । कृषि अधिकृतबाट गुनासोको कारण र गुनासोको समाधानका विकल्पहरू सहितको विवरण पुनः वरिष्ठ कृषि अधिकृत समक्ष पेश हुन्छ । वरिष्ठ कृषि अधिकृतबाट उपयुक्त विकल्पको छनौट गरि कार्यान्वयनका लागि निर्णय हुन्छ ।

९०. सूचना अधिकारी र प्रमुखको नाम र पद:

कार्यालय प्रमुख: श्री रविन्द्र पौडेल	सूचना अधिकारी: श्री मित्रलाल पौडेल
पद: वरिष्ठ कृषि अधिकृत	पद: कृषि अधिकृत
सम्पर्क नं. ९८५११२६२९६	सम्पर्क नं. ९८५११०५८५६
pmamp.piu.nuwakot@gmail.com	pmamp.piu.nuwakot@gmail.com

११. ऐन, नियम, विनियम वा निर्देशिका कार्यविधिको सूची

- जीवनाशक विषादी ऐन २०४८
- वीउविजन ऐन २०४५
- वीउविजन नियमावली २०६९
- विरुद्ध संरक्षण ऐन २०६४
- जलचर संरक्षण ऐन २०१७
- सूचनाको हक सम्बन्धी ऐन २०६४
- वातावरण संरक्षण ऐन २०५३
- व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम संचालन कार्यविधि २०७३
- प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम संचालन कार्यविधि २०७३
- सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन र अनुगमन सम्बन्धी कार्यविधि २०७१

सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५ र नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

- कृषि सुचना कार्यविधि २०७५
- खाद्य अधिकारी तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५
- कृषि तथ्याङ्क संकलन प्रशोधन र प्रविष्टि कार्यक्रम संचालन सम्बन्धी कार्यविधि २०७४
- खाद्यमेला संचालन कार्यविधि २०७४
- कृषि ईन्टर्न परिचालन कार्यविधि २०७४
- कृषिसँग सम्बन्धीत सहकारी तथा संघ संस्थाहरूलाई कृषि विकासका लागी प्रदान गरिने अनुदान कार्यक्रम कार्यान्वयन निर्देशिका २०७३
- जग्गा भाडामा लिई व्यवसायिक खेती गर्ने लक्षीत समुदायका कृषकलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७१
- कृषि यान्त्रिकरण अनुदान परिचालन कार्यविधि २०७३
- हाइटेक प्रिन हाउस निर्माणमा अनुदान कार्यविधि २०७२ (पहिलो संशोधन २०७३)
- कृषि सहकारी संघ संस्थालाई उपलब्ध गराईने अनुदान सम्बन्धी कार्यविधि २०७२
- खेतीयोग्य बाँझो जग्गालाई उपयोग गर्ने सम्बन्धी कार्यविधि २०७२
- महिलाद्वारा संचालन तथा व्यवस्थित एकीकृत कृषि फार्म संचालन कार्यविधि २०७२
- तरकारी उत्पादनका लागि उन्नत प्रविधिमा आधारित हाईटेक ग्रिनहाउस निर्माण कार्यविधि २०७२

१२. आम्दानि खर्च तथा आर्थिक कारोबार सम्बन्धी अदाविधिक विवरण

अवधि: २०८१ माघ देखि चैत्र सम्मको खर्चको विवरण

प्रगति विवरण		रु हजारमा				
कार्यक्रम/क्रियाकलापहरु	बार्षिक विनियोजन	तेश्रो त्रैमासिक विनियोजन	तेश्रो त्रैमासिक खर्च	खर्च प्रतिशत	भारित प्रगति प्रतिशत	
पूर्जिंगत कार्यक्रम	५५२०	२५००	८३४	३३.३६	२९.७८	
चालू कार्यक्रम	६२८४८	२८९५६	६९२९	२३.९३	५०.३५	
जम्मा	६८३६८	३१४५६	७७६३	२४.६८	४८.७१	

१३. तोकिए बमोजिमका अन्य विवरण

१४. अधिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना संचालन गरेको भए सो को विवरण

१५. सार्वजनिक निकायको वेभसाइट भए सो को विवरण

कार्यालयको वेबसाइट: <https://piunuwakot.pmamp.gov.np/>

कार्यालयको सामाजिक सञ्जाल: <http://www.facebook.com/pmamp.piu.nuwakot1>

कार्यालयको सम्पर्क नं. ०१०-५६०२९६, ०१०-५६०४००

कार्यालयको ईमेल ठेगाना: pmamp.piu.nuwakot@gmail.com

सुचना अधिकारी:

नाम: मित्रलाल पौडेल

पद: कृषि अधिकृत

सम्पर्क नं. ९८५९९०५८६

१६. सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता ऋण अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण

- यस निकायले कुनै वैदेशिक सहायता ऋण अनुदान एवं प्राविधिक सहयोग र सम्झौता नगरेको

१७. सार्वजनिक निकायले तेश्रो त्रैमासिक अवधिमा संचालन गरेका मुख्य मुख्य कार्यक्रम र सो को प्रगति प्रतिवेदन परियोजना कार्यान्वयन एकाइ, नुवाकोटबाट तेश्रो त्रैमासिक अवधिमा संचालन भएको मुख्य कार्यक्रम र सो को प्रगति प्रतिवेदन तलको तालिकामा उल्लेख गरिएको छ।

तालिका-१

क्र.स.	कार्यक्रमको नाम	इकाइ	परिमाण	प्रगति	प्राप्त उपलब्धि	कैफियत
१.	साना सिंचाइ पुर्वाधार निर्माण तथा मर्मत सम्भार	संख्या	४२	४२	४२ साना सिंचाइ कार्यक्रम सम्पन्न भै ६३ हेक्टर थप सिंचित क्षेत्र	
२.	स्थानीय आलु प्रवर्द्धन कार्यक्रम	हेक्टर	७	७	११ हे. मा रसुवाको स्थानीय वीउ आलु खेती मार्फत करिब २४० मे.ट. वीउ आलु उत्पादन	
३.	१ रोपनीमा स्थायी प्लाष्टिक घर निर्माण	संख्या	४	४	४ प्लाष्टिक घर निर्माण भै २००० वर्ग मिटर संरक्षित संरचनामा खेती हुने	
४.	स्थायी प्लाष्टिक टनेल निर्माण	संख्या	४०	४०	४० स्थायी प्लाष्टिक टनेल निर्माण सम्पन्न भै ३६०० वर्ग मिटर संरक्षित संरचनामा खेती हुने	
५.	जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग कार्यक्रम	पटक	३	३	२११ मिनिटिलर, १९३ स्प्रेयर, कम्बाइन मिल १४, डिक्समिल ४, पेलेट मेशिन १, कर्न सेलर १६, च्याफ कटर १२ र डिजिटल व्यालेन्स १५ खरिद भै लागत न्युनीकरण भएको	
६.	उन्नत प्रविधिको बाखा खोर निर्माणका लागि अनुदान	संख्या	३	२	२ वटा ६० वटा बाखा अट्ने खोर निर्माण	
७.	बाखा खोर सुधार/निर्माण सहयोग	संख्या	३०	२५	२५ वटा २० वटा बाखा अट्ने खोर निर्माण	
८.	पशु वधशाला निर्माण	वटा	२	१	१ वटा सुधारिएको मासु विक्रि केन्द्र निर्माण	
९.	चैते धानको क्षेत्रफल विस्तार	हेक्टर	३०	३०	३० हेक्टरमा चैते धान क्षेत्र विस्तार भएको	
१०.	व्यवसायिक प्याज प्रवर्धन कार्यक्रम	पटक	४	४	१२.५ हेक्टरमा व्यवसायिक प्याज खेती भएको	
११.	जिल्लास्तरीय तालिम	पटक	३	३	४० जना ले मेशीनरी मर्मत तथा १७ जनाले वाखापालन विषयमा ज्ञान तथा सिप सिक्न सफल	
१२.	वारी वस्तु विशेष स्थलगत तालिम	संख्या	६	६	१५० जना कृषकले तरकारी, आलु तथा वाखापालन सम्बन्धी विषयमा ज्ञान र सिप सिक्न सफल	
१३.						

१८. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि

१९. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सूचना दिईएको विषय

स्थानिय सञ्चार माध्यम/पत्रपत्रीकाहरुसँग नियमित रूपमा भेटघाट, अन्तर्किया हुने गरेको तथा हाल सम्म सूचना मागको लागि कुनै निवेदन नपरेको।

२०. सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सो को विवरण